

Die moderne Nāgarī und ihre Transliteration

अ	आ	इ	ई	उ	ऊ	ऋ	ए	ऐ	ओ	औ
<i>a</i>	<i>ā</i>	<i>i</i>	<i>ī</i>	<i>u</i>	<i>ū</i>	<i>r̥</i>	<i>e</i>	<i>ai</i>	<i>o</i>	<i>au</i>
क	का	कि	की	कु	कू	कृ	के	कै	को	कौ
<i>ka</i>	<i>kā</i>	<i>ki</i>	<i>kī</i>	<i>ku</i>	<i>kū</i>	<i>kṛ</i>	<i>ke</i>	<i>kai</i>	<i>ko</i>	<i>kau</i>
क	क़	ख	ख़	ग	ग़	घ		ङ		
<i>ka</i>	<i>qa</i>	<i>kha</i>	<i>xa</i>	<i>ga</i>	<i>ḡa</i>	<i>gha</i>		<i>ṅ(a)</i>		
च		छ		ज	ज़	झ		ञ		
<i>ca</i>		<i>cha</i>		<i>ja</i>	<i>za</i>	<i>jha</i>		<i>ña(a)</i>		
ट		ठ		ड	ड़	ढ	ढ़	ण		
<i>ṭa</i>		<i>ṭha</i>		<i>ḍa</i>	<i>ṛa</i>	<i>ḍha</i>	<i>ṛha</i>	<i>ṇa</i>		
त		थ		द		ध		न		
<i>ta</i>		<i>tha</i>		<i>da</i>		<i>dha</i>		<i>na</i>		
प		फ	फ़	ब		भ		म		
<i>pa</i>		<i>pha</i>	<i>fa</i>	<i>ba</i>		<i>bha</i>		<i>ma</i>		
य	र	ल	व	श	ष	स	ह			
<i>ya</i>	<i>ra</i>	<i>la</i>	<i>va</i>	<i>śa</i>	<i>ṣa</i>	<i>sa</i>	<i>ha</i>			
ँ	ँ	ं	ँ	ः	निःशंक	ँ	चॉकलेट			
<i>ṁ</i>	<i>h̄</i>	<i>ṁ</i>	<i>m̄</i>	<i>ḥ</i>	<i>niḥśaṅk</i>	<i>ṁ</i>	<i>cāḥ'leṭ</i>			

- / kennzeichnet den Wegfall des inhärenten Vokals in der Aussprache, z.B. करना (*kar'nā*);
der Wegfall von अ am Ende des Wortes wird nicht markiert, z.B. मेज़ (*mez*).
- · steht für die Markierung des Wegfalls des inhärenten Vokals durch ्र् (*virāma*) im
Wortinnern oder am Wortende, z.B. फिल्म् (*film·*).